

Jos

Chapter 19

Nepali Interlinear

Reference: Nepali ERV

וַיְהִי	לְמִשְׁפַּחָתָם	שְׁמֹעוֹן	בְּנֵי־	לְמִטָּה	לְשֹׁמְעוֹן	הַשְּׂנִי	הַגּוֹרֵל	וַיֵּצֵא	1
अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	शिमीनको	छोराहरू	कुल	शिमीनलाई	दोस्रो	चिट्ठा	अनि-निस्क्यो	
H1961	H4940	H8095		H4294	H8095	H8145	H1486	H3318	
		יְהוּדָה:	בְּנֵי־	נַחֲלָת	בְּתוֹךְ	נַחֲלָתָם			
		यहूदाको	छोराहरू	उत्तराधिकार	बीचमा	तिनीहरूको-उत्तराधिकार			
		H3063		H5159	H8432	H5159			

तब यहोशूले शिमीन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।

וַיְהִי	לְמִשְׁפַּחָתָם	שְׁבַע	בְּנֵי־	לְמִטָּה	לְשֹׁמְעוֹן	וַיֵּצֵא	2
अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	बे-शेबा	छोराहरू	कुल	शिमीनलाई	अनि-निस्क्यो	
H1961	H4940	H0884		H4294	H8095	H1992	

तिनीहरूले जो प्राप्त गरे ती यीहुनू: बेशेबा (शेबा पनि भनिन्छ।), मोलादा,

וַיְהִי	לְמִשְׁפַּחָתָם	שְׁבַע	בְּנֵי־	לְמִטָּה	לְשֹׁמְעוֹן	וַיֵּצֵא	3
अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	बे-शेबा	छोराहरू	कुल	शिमीनलाई	अनि-निस्क्यो	
H1961	H4940	H0884		H4294	H8095	H1992	

हजशूआल, बाला, एसेम,

וַיְהִי	לְמִשְׁפַּחָתָם	שְׁבַע	בְּנֵי־	לְמִטָּה	לְשֹׁמְעוֹן	וַיֵּצֵא	4
अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	बे-शेबा	छोराहरू	कुल	शिमीनलाई	अनि-निस्क्यो	
H1961	H4940	H0884		H4294	H8095	H1992	

एल्लोलाद, बतूल, होर्मा,

וַיְהִי	לְמִשְׁפַּחָתָם	שְׁבַע	בְּנֵי־	לְמִטָּה	לְשֹׁמְעוֹן	וַיֵּצֵא	5
अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	बे-शेबा	छोराहरू	कुल	शिमीनलाई	अनि-निस्क्यो	
H1961	H4940	H0884		H4294	H8095	H1992	

सिकलग, बेत्मर्काबोत, हसर्सूसा,

וַיְהִי	לְמִשְׁפַּחָתָם	שְׁבַע	בְּנֵי־	לְמִטָּה	לְשֹׁמְעוֹן	וַיֵּצֵא	6
अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	बे-शेबा	छोराहरू	कुल	शिमीनलाई	अनि-निस्क्यो	
H1961	H4940	H0884		H4294	H8095	H1992	

बेत्लबाओत अनि शारूहेन। त्यसमा तेह शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।

וַיְהִי	לְמִשְׁפַּחָתָם	שְׁבַע	בְּנֵי־	לְמִטָּה	לְשֹׁמְעוֹן	וַיֵּצֵא	7
अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	बे-शेबा	छोराहरू	कुल	शिमीनलाई	अनि-निस्क्यो	
H1961	H4940	H0884		H4294	H8095	H1992	

तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

זאת	נגב	ראמת	בארבעלת	עד	האלה	העררים	סביבות	אשר	הקצרים	וכל	8
यो	दक्षिणको	रामत	बालत-बेर	सम्म	यी	सहरहरूको	चारैतिर	जुन	गाउँहरू	अनि-सबै	
H2063	H5045	H7414	H1192	H5704	H0428		H5439			H3605	

למשפחתם: שבעון בני מטח נחלת
तिनीहरूका-कुलहरूअनुसार शिमोनको छोराहरू कुल उत्तराधिकार
[H4940](#) [H8095](#) [H4294](#) [H5159](#)

तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे।

רב	יהודה	בני	חלק	היה	כי	שבעון	בני	נחלת	יהודה	בני	מוקבל	9
ठूलो	यहूदाको	छोराहरू	भाग	थियो	किनकि	शिमोनको	छोराहरू	उत्तराधिकार	यहूदाको	छोराहरू	भागबाट	
	H3063			H1961		H8095		H5159	H3063			

פ : נחלתם: בתוך שבעון בני וינקלו מוחם
— तिनीहरूको-उत्तराधिकारको बीचमा शिमोनको छोराहरू अनि-पाए तिनीहरूभन्दा
[H5159](#) [H8432](#) [H8095](#) [H5157](#) [H1992](#)

शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।

גבול	ויחי	למשפחתם	זבולן	לבני	השלישי	הגורל	ויעל	10
सिमाना	अनि-भयो	तिनीहरूका-कुलहरूअनुसार	जबूलनको	छोराहरूलाई	तेस्रो	चिट्ठा	अनि-उठ्यो	
H1366	H1961	H4940	H2074		H7992	H1486	H5927	

: שריד: עד נחלתם
सारीद सम्म तिनीहरूको-उत्तराधिकारको
[H8301](#) [H5704](#) [H5159](#)

तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलनहरू थिए। जबूलनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलनको भूमिको सीमाना सारीदसम्म रहेको थियो।

אשר	הנחל	אל	ופנע	ברבשת	ופנע	ומרעה	לימה	וגבולם	ועלה	11
जुन	खोला	कहाँ	अनि-भेट्यो	दब्बशेतमा	अनि-भेट्यो	अनि-मराला	पश्चिमतिर	तिनीहरूको-सिमाना	अनि-चढ्यो	
		H0413	H6293	H1708	H6293	H4831	H3220	H1366	H5927	

: יקנעם: פני על
योक्नामको अगाडि को-सामुन्ने
[H3362](#) [H6440](#)

त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बशेतलाई भेट्न पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो।

אל	ויצא	תברכסלת	גבול	על	השמש	מזרח	קדמה	משוריר	ושב	12
कहाँ	अनि-निस्क्यो	किस्लौत-ताबोर	सिमाना	को-सिमानामा	सूर्यको	पूर्व	पूर्वतिर	सारीदबाट	अनि-फक्यो	
H0413	H3318	H3696	H1366		H8121	H4217		H8301	H7725	

: יפיע: ועלה הדברת
याफीआ अनि-चढ्यो दबरात
[H3309](#) [H5927](#) [H1705](#)

त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लौताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर याफी सम्म पुग्यो।

המתאר	רמון	ויצא	קצינתה	חפרגתה	מזרח	קדמה	עבר	ומשם	13
चिन्ह-लगाइएको	रिम्मोन	अनि-निस्क्यो	इत्ता-कासीन	गित्ता-हेफेर	पूर्वतिर	पूर्वतिर	पार-भयो	अनि-त्यहाँबाट	
		H3318	H6278	H1662	H4217			H8033	

: הנעה: נא
[H5269](#)

त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो।

יַפְתָּח־אַלְ: यिप्ताह-एल H3317	בְּי बेसी H1516	תְּצַאֲתוֹ यसका-अन्त्यहरू H8444	וְהָיוּ अनि-भए H1961	חֲנָתָן हन्नतोन H2615	מִצְפֹּן उत्तरबाट H6828	הַגְּבּוּל सिमाना H1366	אֶתּוֹ यसलाई H0853	וְנֹסַב अनि-घुम्यो H5437	14
---------------------------------------	-----------------------	---------------------------------------	----------------------------	-----------------------------	-------------------------------	-------------------------------	--------------------------	--------------------------------	----

नेआदेखि त्यो सीमाना घुमेर उत्तरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेंसीसम्म फैलिएको थियो।

עֲשָׂרָה वटा H6240	שְׁתַּיִם बाह H8147	עָרִים शहरहरू H1035	לְחֶסֶם־בֵּית अनि-बेत-लेहेम H1035	וַיְדַלָּה अनि-यिदला H3030	וַשְׁמֹרֹן अनि-शिम्रोन H5096	וַנְּהַלֵּל अनि-नहलाल H5096	וּקְטָת अनि-कट्टात H7005	15
--------------------------	---------------------------	---------------------------	---	----------------------------------	------------------------------------	-----------------------------------	--------------------------------	----

וַחֲצֵרֵיהֶן:
 अनि-तिनीहरूका-गाउँहरू

यो सीमाना भित्र काथाथ, नहलाल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

וַחֲצֵרֵיהֶן: अनि-तिनीहरूका-गाउँहरू H4940	הָאֵלֶּה यी H0428	הָעָרִים शहरहरू H4940	לְמִשְׁפַּחֹתָם तिनीहरूका-कुलहरूअनुसार H4940	זְבוּלֹן जबूलनको H2074	בְּנֵי- छोराहरू H5159	נַחֲלָת उत्तराधिकार H5159	זֵאת यो H2063	16
---	-------------------------	-----------------------------	--	------------------------------	-----------------------------	---------------------------------	---------------------	----

פ
—

यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबूलनलाई दिए। जबूलनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।

לְמִשְׁפַּחֹתָם: तिनीहरूका-कुलहरूअनुसार H4940	יִשְׁשָׁכָר इस्साखारको H3485	לְבָנֵי छोराहरूलाई H7243	הַרְבִּיעִי चौथो H1486	הַגּוֹרָל चिठ्ठा H3318	יֵצָא निस्क्यो H3318	לְיִשְׁשָׁכָר इस्साखारलाई H3485	17
---	------------------------------------	--------------------------------	------------------------------	------------------------------	----------------------------	---------------------------------------	----

भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे।

וְשִׁנְיָם: अनि-शूनेम H7766	וְהַכְּסוּלֹת अनि-कसूलोत H3694	יְזַרְעֵאל यिज़्रलतिर H3157	גְּבוּלָם तिनीहरूको-सिमाना H1366	וְהָיוּ अनि-भयो H1961	18
-----------------------------------	--------------------------------------	-----------------------------------	--	-----------------------------	----

त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो हो: यिज़्रल, कसुल्लोत, शूनेम,

וְאַנְחֶרֶת: अनि-अनहरत H0588	וְשִׁאֵן अनि-शिओन H7866	וּחְפָּרַיִם अनि-हपारईम H2663	19
------------------------------------	-------------------------------	-------------------------------------	----

हपरैम, शीओन, अनाहारत,

וְאַבְּזָי: अनि-एबेस H0077	וּקְשִׁיּוֹן अनि-किशयोन H7191	וְהַרְבִּית अनि-रब्बीत H7245	20
----------------------------------	-------------------------------------	------------------------------------	----

रब्बीत, किशयोन, एबेस,

פְּצִיץ: अनि-बेत-पस्सेस H1048	חֲדָה־וְעֵין अनि-एन-हद्दा H5876	וְעֵין־נְנִים अनि-एन-गन्नीम H5873	וְרֵמֶת अनि-रेमेत H7432	21
-------------------------------------	---------------------------------------	---	-------------------------------	----

रेमेत, एनान्नीम, एन्हद्दा अनि बेतपसेस।

תְּצַאֲוֹת	וְהָיוּ	שְׁמֵשׁוּבֵית	וְשַׁחֲצוּמָה	וְשַׁחֲצוּמָה	בְּתַבּוֹר	הַגְּבוּל	וּפְנֵעַ	22
अन्त्यहरू	अनि-भए	अनि-बेत-शेश	अनि-शहसीमा	—	ताबोरमा	सिमाना	अनि-भेट्यो	
H8444	H1961	H1053	H7831	H7831	H8396	H1366	H6293	

וְחֲצֵרֵיהֶן:	עֲשָׂרָה	שָׁשׁ	עָרִים	הַיְרֵדָן	גְּבוּלָם		
अनि-तिनीहरूका-गाउँहरू	वटा	सोह	सहरहरू	यर्दनतिर	तिनीहरूको-सिमानाको		
	H6240	H8337		H3383	H1366		

तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह शहरहरू र ती वरिपरिका खेतहरू थिए।

וְחֲצֵרֵיהֶן:	הָעָרִים	לְמִשְׁפַּחְתָּם	יִשְׁשָׁכָר	בְּנֵי	מְטָה	נְחֻלָּת	זֹאת	23
अनि-तिनीहरूका-गाउँहरू	सहरहरू	तिनीहरूका-कुलहरूअनुसार	इस्साखारको	छोराहरू	कुल	उत्तराधिकार	यो	
		H4940	H3485		H4294	H5159	H2063	

פ
—

यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।

לְמִשְׁפַּחְתָּם:	אָשֶׁר	בְּנֵי	לְמְטָה	הַחֲמִישִׁי	הַגּוֹרֵל	וַיֵּצֵא	24
तिनीहरूका-कुलहरूअनुसार	आशेरको	छोराहरू	कुललाई	पाँचौँ	चिठ्ठा	अनि-निस्क्यो	
H4940	H0836		H4294	H2549	H1486	H3318	

भूमिको पाँचौँ भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए।

וְאֶכְשָׁף:	וּבְטָן	וְחָלִי	חֶלְקָת	גְּבוּלָם	וַיְהִי	25
अनि-अक्शाफ	अनि-बेतन	अनि-हली	हेल्कात	तिनीहरूको-सिमाना	अनि-भयो	
H0407	H0991	H2482	H2520	H1366	H1961	

त्यस कुल समूहलाई दिएको भूमि यो हो: हेलकत, हली, बेतेन, अक्शाफ,

וּבְשִׁיחֹר	הַיְמָנָה	בְּכַרְמֵל	וּפְנֵעַ	וּמִשְׁאֵל	וְעַמְּאָד	וְאֶלְמֵלֶךְ	26
अनि-शीहोर-लिब्नात	पश्चिमतिर	कर्मेलमा	अनि-भेट्यो	अनि-मिशाल	अनि-अम्आद	अनि-अलम्मलेक	
H7884	H3220	H3760	H6293	H4861	H6008	H0487	

अल्लम्मलेक, अमाद अनि मिशाल। यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो।

הָעֲמֻקְבִּית	צְפוֹנָה	יְפְתָח-אֵל	וּבְנֵי	בְּזַבְלוֹן	וּפְנֵעַ	הַגְּנוּזִיָּת	הַשְּׁמֶשׁ	מִזְרָח	וְשֶׁב	27
बेत-एमेक	उत्तरतिर	यिप्ताह-एल	अनि-बेसीमा	जबूलूनमा	अनि-भेट्यो	बेत-दागोन	सूर्यको	पूर्व	अनि-फक्वो	
H1025	H6828	H3317	H1516	H2074	H6293	H1016	H8121	H4217	H7725	
				מִשְׁמָאֵל:	קְבוּל	אֵל-	וַיֵּצֵא	וַיַּעֲיָאֵל		
				बायाँतिर	काबूल	कहाँ	अनि-निस्क्यो	अनि-नईएल		
				H8040	H3521	H0413	H3318	H5272		

त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो।

רַבְּהָ:	צִידוֹן	עַד	וְקָנָה	וְחַמּוֹן	וְרְהוֹב	וְעַבְרֹן	28
ठूलो	सीदोन	सम्म	अनि-काना	अनि-हम्मोन	अनि-रेहोब	अनि-एब्रोन	
	H6721	H5704	H7071	H2540	H7340	H5683	

त्यसपछि त्यो सीमाना एब्रोन, रेहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।

29	וְיַהֲיוּן	חֹה	הַגְּבוּלָה	וְשָׁב	צָר	מִבְּצָרָה	עִיר	וְעָדָה	הַרְמָה	הַגְּבוּלָה	וְשָׁב
	—	होसा	सिमाना	अनि-फर्क्यो	सोरको	किल्लाबन्दी	सहर	अनि-सम्म	रामातिर	सिमाना	अनि-फर्क्यो
	H1961	H2621	H1366	H7725	H6865	H4013		H5704	H7414	H1366	H7725

(וְיַהֲיוּן)	תְּצַאֲתוּ	הַיָּמָה	מִחֶבֶל	אֲכַזְבָּה:
अनि-भए	यसका-अन्त्यहरू	पश्चिमतिर	भागबाट	अक्जीब
H1961	H8444	H3220		H0392

त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब,

30	וְעַמְמָה	וְאַפֶּק	וְרְהוֹב	עָרִים	עֲשָׂרִים	וּשְׁתַּיִם	וְחֲצָרֵיהֶן:
	अनि-उम्मा	अनि-अफेक	अनि-रेहोब	सहरहरू	बीस	अनि-दुई	अनि-तिनीहरूका-गाउँहरू
	H5981	H0663	H7340		H6242	H8147	

उम्मा, अपेक अनि र्होब नजिकको समुद्रमा टुङ्गिएको थियो। सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

31	זָאת	נְחֻלָּת	מִטָּה	בְּנֵי	אֲשֶׁר	לְמִשְׁפַּחְתָּם	הָעָרִים	הָאֵלֶּה
	यो	उत्तराधिकार	कुल	छोराहरू	आशेरको	तिनीहरूका-कुलहरूअनुसार	सहरहरू	यी
	H2063	H5159	H4294		H0836	H4940		H0428

פ	וְחֲצָרֵיהֶן:
—	अनि-तिनीहरूका-गाउँहरू

ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।

32	לְבָנֵי	נְפֹתָי	יָצָא	הַגּוֹרָל	הַשָּׁשִׁי	לְבָנֵי	נְפֹתָי	לְמִשְׁפַּחְתָּם:
	छोराहरूलाई	नप्तालीको	निस्क्यो	चिठ्ठा	छैटौँ	छोराहरूलाई	नप्तालीको	तिनीहरूका-कुलहरूअनुसार
	H5321	H5321	H3318	H1486	H8345	H5321		H4940

भूमिको छैटौँ भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए।

33	וַיְהִי	גְבוּלָם	מִחֶלֶף	מְאֵלֹן	בְּצַעֲנָנִים	וְאֲדָמִי	הַנֶּקֶב	וּבְנֵי	עָדָה	לְקוּם
	अनि-भयो	तिनीहरूको-सिमाना	हेलेफबाट	एलोनबाट	सानन्नीममा	अनि-अदामी	नेकेब	अनि-यब्नेल	सम्म	लक्कूम
	H1961	H1366	H2501	H0438	H6815	H0129	H5346	H2995	H5704	H3946

וַיְהִי	תְּצַאֲתוּ	הַיָּרְדֵן:
अनि-भए	यसका-अन्त्यहरू	यर्दनतिर
H1961	H8444	H3383

तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्कूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो।

34	וְשָׁב	הַגְּבוּלָה	יָמָה	תְּבוֹרָאֲזוּת	וְיָצָא	מִשָּׁם	חֻקְקָה	וּפְנֵעַ	בְּזָבְלוֹן	מִנִּיב
	अनि-फर्क्यो	सिमाना	पश्चिमतिर	अज्जोत-ताबोर	अनि-निस्क्यो	त्यहाँबाट	हूकोक	अनि-भेट्यो	जबूलूनमा	दक्षिणबाट
	H7725	H1366	H3220	H0243	H3318	H8033		H6293	H2074	H5045

וּבְאֵשֶׁר	פְּנֵעַ	מִמֶּם	וּבִיהוּדָה	הַיָּרְדֵן	מִזְרָח	הַשָּׁמֶשׁ:
अनि-आशेरमा	भेट्यो	पश्चिमबाट	अनि-यहूदामा	यर्दन	पूर्व	सूर्यको
H0836	H6293	H3220	H3063	H3383	H4217	H8121

तब त्यो सीमाना अज्जोताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अशरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो

35	וְעָרָי	מִבְּצָרָה	הַצְּרִים	צָר	וְחַמַּת	רַקַּת	וּכְנֵרֵת:
	अनि-सहरहरू	किल्लाबन्दीका	सिद्दीम	सोर	अनि-हम्मत	रक्कत	अनि-किन्नरेत
		H4013	H6661	H6863		H7557	H3672

यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,

36
 וְהָרָמָה וְהָחָסוֹר
 अनि-रामा अनि-हासोर
[H7414](#) [H2674](#) [H0128](#)

अदामा, रामा, हासोर,

37
 וְקֵדְשׁ וְאֶדְרַעַי וְעֵין חָצוֹר
 अनि-केदेश अनि-एद्रेई अनि-एन-हासोर
[H6943](#) [H0154](#) [H5877](#)

केदेश, एद्रेई, एन्हसोर,

38
 וַיְרָאוּן וּמִגְדַּל-אֵל וְהוֹרֵם וּבֵית-עֲנַת שְׂמֹשׁוֹבִית עָרִים תְּשֻׁעַ- עֲשָׂרָה
 अनि-यिरोन अनि-मिगदल-एल होरेम अनि-बेत-अनात अनि-बेत-शोमेश सहरहरू उन्नाइस वटा
[H3375](#) [H4027](#) [H2765](#) [H1043](#) [H1053](#) [H8672](#) [H6240](#)

וְחֶצְרֵיהֶן
 अनि-तिनीहरूका-गाउँहरू

यिरोन, मिगदलेल, होरेम, बेतनात अनि बेतशोमेश। जम्मा त्यसमा उन्नाइस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

39
 וְזָאת נַחֲלֹת מְטָה בְּנֵי-חֹרָה וְנַחֲרִיהֶן
 यो उत्तराधिकार कुल छोराहरू नप्तालीको अनि-तिनीहरूका-गाउँहरू
[H2063](#) [H5159](#) [H4294](#) [H5321](#) [H4940](#)

यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।

40
 לְמַטָּה בְּנֵי-דָן לְמִשְׁפַּחְתָּם יִצְחָק הַגּוֹרָל הַשְּׁבִיעִי
 कुललाई छोराहरूको दानको तिनीहरूका-कुलहरूअनुसार निस्क्यो चिठ्ठा सातौँ
[H4294](#) [H1835](#) [H4940](#) [H3318](#) [H1486](#) [H7637](#)

त्यसपछि दान सातौँ कुल समूह थियो जसलाई भूमि दिइयो।

41
 וַיְהִי גִבּוֹל וְיָהִי נַחֲלֹתָם זָרְעָה וְאֶשְׁתָּאוֹל שְׂמֹשׁ-וְעֵיר
 अनि-भयो सिमाना तिनीहरूको-उत्तराधिकारको सोरा अनि-एश्ताओल अनि-ईर-शोमेश
[H1961](#) [H1366](#) [H5159](#) [H6881](#) [H0847](#) [H5905](#)

यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियो: सोरा, एश्ताओल, इशोमेश,

42
 וְשַׁעֲלָבִין וְאֵילֹן וַיְתַלָּה
 अनि-शालब्बीन अनि-आयालोन अनि-यित्ला
[H8169](#) [H0357](#) [H3494](#)

शाललबीन, अय्यालोन, इत्ला,

43
 וַאֵילֹן וְתַמְנָתָה וְעַקְרוֹן
 अनि-एलोन अनि-तिम्नाता अनि-एक्रोन
[H0356](#) [H8553](#) [H6138](#)

एलोन, तिम्ना, एक्रोन,

44
 וְאֶלְתֵּקֶה וְגִבְתָּוֹן וּבְעֵלָת
 अनि-एल्तेके अनि-गिब्बेतोन अनि-बालात
[H0514](#) [H1405](#) [H1191](#)

एल्तेके, गिब्बेतोन, बालात,

45
 וַיְהִי וּבְנֵי-בֶרֶק וְגַת-רִמְמוֹן
 अनि-येहूद अनि-बने-बरक अनि-गत-रिम्मोन
[H3055](#) [H1139](#) [H1667](#)

46	הַרְקוּוּמִי अनि-मे-यर्कोन	וְהַרְקוּן अनि-रक्कोन	עִם- सँगे	הַנְּבֹל सिमाना	מִל सामुन्ने	יָפוּ: यापो
	H4313	H7542		H1366	H4136	H3305

मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।

47	וַיִּצֵא अनि-निस्वयो	נְבֹל- सिमाना	בְּנֵי- छोराहरू	דָּן दानको	מִהֶם तिनीहरूभन्दा	וַיַּעֲלֵוּ अनि-चढे	בְּנֵי- छोराहरू	דָּן दानका	וַיִּלְחֲמוּ अनि-लडे	עִם- सँगे	לְשֵׁם लेशेम
	H3318	H1366	H1835	H1835	H1992	H5927	H1835	H1835	H1835	H3959	H3959
	וַיִּלְכְּדוּ अनि-कबजा-गरे	אוֹתָהּ यसलाई	וַיִּבְנוּ अनि-प्रहार-गरे	אוֹתָהּ यसलाई	לְפִי- धारले	חָרֵב तरवारको	וַיִּרְשׁוּ अनि-कबजा-गरे	אוֹתָהּ यसलाई	וַיִּשְׁבּוּ अनि-बसे	בָּהּ यसमा	
	H3920	H0853	H5221	H0853	H6310	H2719	H3423	H0853	H3427		
	וַיִּקְרָאוּ अनि-नाम-राखे	לְלֶשֶׁם लेशेमलाई	דָּן दान	כְּשֵׁם नामअनुसार	דָּן दान	אֲבִיהֶם: तिनीहरूको-पिताको					
	H7121	H3959	H1835	H8034	H1835	H0001					

तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इसाएलको उत्तरतर्फ गए अनि लेशेमको विरुद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।

48	זֵאת यो	נְחֻלָּת उत्तराधिकार	מִטָּה कुल	בְּנֵי- छोराहरू	דָּן दानको	לְמִשְׁפַּחְתָּם तिनीहरूका-कुलहरूअनुसार	הָעָרִים सहरहरू	הָאֲלֵה यी	וַחֲצֵרֵיהֶן: अनि-तिनीहरूका-गाउँहरू
	H2063	H5159	H4294	H1835	H1835	H4940	H0428		

פ
—

यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।

49	וַיִּכְלֹ अनि-सिद्धिए	לְנַחֲל- बाँड्न	אֶת- —	הָאָרֶץ भूमि	לְנְבוּלָתִיהָ यसको-सिमानाहरूमा	וַיִּתְּנוּ अनि-दिए	בְּנֵי- छोराहरू	יִשְׂרָאֵל इसाएलका	נְחֻלָּה उत्तराधिकार	לְיְהוֹשֻׁעַ यहोशूलाई
	H3615	H5157	H0853	H0776	H1367	H5414	H1835	H3478	H5159	H3091
	בֶּן- छोरा	נֹון नूनको	בְּתוֹכָם: तिनीहरूको-बीचमा							
	H5126	H8432								

यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इसाएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो।

50	עַל- को-आज्ञा	פִּי आज्ञा	יְהוָה परमप्रभुको	נָתַנוּ दिए	לוֹ उनलाई	אֶת- —	הָעִיר सहर	אֲשֶׁר जुन	שָׁאֵל माग्यो	אֶת- —	תִּמְנַת-סֶרֶחַ तिम्नत-सेरह	בְּהָר पहाडमा
	H6310	H3068	H5414	H0853	H0853	H0853	H7592	H0853	H2022			
	אֲפָרַיִם एफ्राइमको	וַיִּבְנֶה अनि-बनायो	אֶת- —	הָעִיר सहर	וַיִּשָּׁב अनि-बस्यो	בָּהּ: यसमा						
	H0669	H1129	H0853	H3427								

तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एफ्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।

וְרֵאשִׁי अनि-मुखियाहरू	נֹון नूनको H5126	בֶּן- छोरा	וַיהוֹשֻׁעַ अनि-यहोशू H3091	הַכֹּהֵן पूजाहारी H3548	אֶלְעָזָר एलाजार H0499	נָחֻלָּו बाँडे H5157	אֲשֶׁר जुन	הַגִּזְלָתִים उत्तराधिकारहरू H5159	אֵלֶּה यी-नै H0428	
מוֹעֵד भेटको H4150	אֶהָל पाल H0168	פְּתָח ढोकामा H6607	יְהוָה परमप्रभुको H3068	לְפָנָי अगाडि H6440	בְּשִׁלֹּה शीलोमा H7887	וּבְנוֹרָה चिठ्ठाद्वारा H1486	וּשְׂרָאֵל इसाएलका H3478	בְּנֵי- छोराहरू	לְמִטּוֹת कुलहरूको H4294	הָאָבוֹת पिताहरूका H0001
						פ —	הָאָרֶץ : भूमि H0776	אֶת- —	מִחֻבָּט बाँइनबाट	וּיְכִלֵּו अनि-सिद्धिए H3615

यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।